

# Rev

## Chapter 13

Nepali Interlinear

Reference: Nepali ERV

1

Καὶ	εἶδον	ἐκ	τῆς	θαλάσσης	θηρίων	ἀναβαῖνον,	ἔχον	κέρατα	δέκα,	καὶ
अनि	देखें	बाट	त्यो	समुद्रबाट	पशु	उठिरहेको,	भएको	सिङहरू	दसवटा,	अनि
<a href="#">G2532</a>	<a href="#">G3708</a>	<a href="#">G1537</a>	<a href="#">G3588</a>	<a href="#">G2281</a>	<a href="#">G2342</a>	<a href="#">G0305</a>	<a href="#">G2192</a>	<a href="#">G2768</a>	<a href="#">G1176</a>	<a href="#">G2532</a>
κεφαλὰς	ἑπτὰ,	καὶ	ἐπὶ	τῶν	κεράτων	αὐτοῦ,	δέκα	διαδήματα,	καὶ	ἐπὶ
शिरहरू	सातवटा,	अनि	माथि	ती	सिङहरूमा	त्यसका,	दसवटा	राजमुकुटहरू,	अनि	माथि
<a href="#">G2776</a>	<a href="#">G2033</a>	<a href="#">G2532</a>	<a href="#">G1909</a>	<a href="#">G3588</a>	<a href="#">G2768</a>	<a href="#">G0846</a>	<a href="#">G1176</a>	<a href="#">G1238</a>	<a href="#">G2532</a>	<a href="#">G1909</a>
τὰς	κεφαλὰς	αὐτοῦ,	ὀνόματα	βλασφημίας.						
ती	शिरहरूमा	त्यसका,	नामहरू	निन्दाका।						
<a href="#">G3588</a>	<a href="#">G2776</a>	<a href="#">G0846</a>	<a href="#">G3686</a>	<a href="#">G0988</a>						

त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो।

2

καὶ	τὸ	θηρίον	ὃ	εἶδον	ἦν	ὅμοιον	παρδάλει,	καὶ	οἱ	πάοδες	αὐτοῦ
अनि	त्यो	पशु	जुन	देखें	थियो	जस्तो	चितुवा,	अनि	ती	खुट्टाहरू	त्यसका
<a href="#">G2532</a>	<a href="#">G3588</a>	<a href="#">G2342</a>	<a href="#">G3739</a>	<a href="#">G3708</a>	<a href="#">G1510</a>	<a href="#">G3664</a>	<a href="#">G3917</a>	<a href="#">G2532</a>	<a href="#">G3588</a>	<a href="#">G4228</a>	<a href="#">G0846</a>
ὡς	ἄρκου,	καὶ	τὸ	στόμα	αὐτοῦ	ὡς	στόμα	λέοντος;	καὶ	ἔδωκεν	αὐτῷ
जस्तो	भालुको,	अनि	त्यो	मुख	त्यसको	जस्तो	मुख	सिंहको;	अनि	दियो	त्यसलाई
<a href="#">G5613</a>	<a href="#">G0715</a>	<a href="#">G2532</a>	<a href="#">G3588</a>	<a href="#">G4750</a>	<a href="#">G0846</a>	<a href="#">G5613</a>	<a href="#">G4750</a>	<a href="#">G3023</a>	<a href="#">G2532</a>	<a href="#">G1325</a>	<a href="#">G0846</a>
ὁ	δράκων	τὴν	δύναμιν	αὐτοῦ,	καὶ	τὸν	θρόνον	αὐτοῦ,	καὶ	ἐξουσίαν	
त्यो	अजिङ्गरले	त्यो	शक्ति	आफ्नो,	अनि	त्यो	सिंहासन	आफ्नो,	अनि	अधिकार	
<a href="#">G3588</a>	<a href="#">G1404</a>	<a href="#">G3588</a>	<a href="#">G1411</a>	<a href="#">G0846</a>	<a href="#">G2532</a>	<a href="#">G3588</a>	<a href="#">G2362</a>	<a href="#">G0846</a>	<a href="#">G2532</a>	<a href="#">G1849</a>	
μεγάλην.											
ठूलो।											
<a href="#">G3173</a>											

यो पशु भालुको जस्तो खुट्टा भएको चितुवा जस्तो देखिन्थ्यो। त्यसको सिंहको जस्तो मुख थियो। त्यो विशाल सर्पले त्यस पशुलाई आफ्ना सबै शक्ति, उसको सिंहासन अनि महान अधिकार दियो।

3

καὶ	μίαν	ἐκ	τῶν	κεφαλῶν	αὐτοῦ	ὡς	ἐσφαγμένην	εἰς	θάνατον;	καὶ
अनि	एउटा	बाट	ती	शिरहरूमध्ये	त्यसका	जस्तो	मारिएको	सम्म	मृत्यु;	अनि
<a href="#">G2532</a>	<a href="#">G1520</a>	<a href="#">G1537</a>	<a href="#">G3588</a>	<a href="#">G2776</a>	<a href="#">G0846</a>	<a href="#">G5613</a>	<a href="#">G4969</a>	<a href="#">G1519</a>	<a href="#">G2288</a>	<a href="#">G2532</a>
ἢ	πληγῆ,	τοῦ	θανάτου	αὐτοῦ,	ἐθεραπεύθη;	καὶ	ἐθαυμάσθη	ὅλη	ἡ	γῆ
त्यो	घाउ,	त्यो	मृत्युको	त्यसको,	निको-भयो;	अनि	अचम्म-मान्यो	सारा	त्यो	पृथ्वीले
<a href="#">G3588</a>	<a href="#">G4127</a>	<a href="#">G3588</a>	<a href="#">G2288</a>	<a href="#">G0846</a>	<a href="#">G2323</a>	<a href="#">G2532</a>	<a href="#">G2296</a>	<a href="#">G3650</a>	<a href="#">G3588</a>	<a href="#">G1093</a>
ὁπίσω	τοῦ	θηρίου.								
पछि	त्यो	पशुको।								
<a href="#">G3694</a>	<a href="#">G3588</a>	<a href="#">G2342</a>								

त्यस पशुको एउटा टाउको चोट लागेको अनि मारिएको जस्तो देखिन्थ्यो। तर त्यो मृत्यु-घाउ निको भएको थियो। संसारका समस्त मानिसहरू आश्चर्य चकित भए अनि सबैले त्यस पशुलाई पछ्याए।

4	καὶ अनि	προσεκύνησαν पूजा-गरे	τῷ त्यो	δράκοντι, अजिङ्गरलाई,	ὅτι किनभने	ἔδωκεν दिएको-थियो	τὴν त्यो	ἐξουσίαν अधिकार	τῷ त्यो	θηρίῳ; पशुलाई;	
	<a href="#">G2532</a>	<a href="#">G4352</a>	<a href="#">G3588</a>	<a href="#">G1404</a>	<a href="#">G3754</a>	<a href="#">G1325</a>	<a href="#">G3588</a>	<a href="#">G1849</a>	<a href="#">G3588</a>	<a href="#">G2342</a>	
	καὶ अनि	προσεκύνησαν पूजा-गरे	τῷ त्यो	θηρίῳ, पशुलाई,	λέγοντες, भन्दै,	τίς को	ὅμοιος जस्तो	τῷ त्यो	θηρίῳ? पशु?	καὶ अनि	τίς कसले
	<a href="#">G2532</a>	<a href="#">G4352</a>	<a href="#">G3588</a>	<a href="#">G2342</a>	<a href="#">G3004</a>	<a href="#">G5101</a>	<a href="#">G3664</a>	<a href="#">G3588</a>	<a href="#">G2342</a>	<a href="#">G2532</a>	<a href="#">G5101</a>
	δύναται सक्छ	πολεμῆσαι लड्न	μετ' सँग	αὐτοῦ? त्यसको?							
	<a href="#">G1410</a>	<a href="#">G4170</a>	<a href="#">G3326</a>	<a href="#">G0846</a>							

मानिसहरूले त्यस विशाल सर्पको उपासना गरे किनभने त्यसले आफ्नो शक्ति त्यस पशुलाई दिएको थियो। अनि मानिसहरूले त्यस पशुको पनि उपासना गरे। तिनीहरूले सोचे, “त्यो पशु जस्तो शक्तिशाली को छ? को त्यसको विरुद्धमा लडाईं गर्न सक्छ?”

5	καὶ अनि	ἐδόθη दिइयो	αὐτῷ त्यसलाई	στόμα मुख	λαλοῦν बोल्ने	μεγάλα ठूला-कुराहरू	καὶ अनि	βλασφημίας; निन्दा;	καὶ अनि	ἐδόθη दिइयो
	<a href="#">G2532</a>	<a href="#">G1325</a>	<a href="#">G0846</a>	<a href="#">G4750</a>	<a href="#">G2980</a>	<a href="#">G3173</a>	<a href="#">G2532</a>	<a href="#">G0988</a>	<a href="#">G2532</a>	<a href="#">G1325</a>
	αὐτῷ त्यसलाई	ἐξουσία अधिकार	ποιῆσαι गर्न	μῆνας महिना	τεσσεράκοντα चालीस	[καὶ] अनि	δύο. दुई।			
	<a href="#">G0846</a>	<a href="#">G1849</a>	<a href="#">G4160</a>	<a href="#">G3376</a>	<a href="#">G5062</a>	<a href="#">G2532</a>	<a href="#">G1417</a>			

त्यस पशुलाई अहङ्कारी बचन अनि ईश्वर निन्दा गर्न अनुमति दिइयो। त्यो पशुलाई बयालीस महीनासम्म त्यसको शक्ति प्रयोग गर्ने दिइयो।

6	καὶ अनि	ἤνοιξεν खोल्थ्यो	τὸ त्यो	στόμα मुख	αὐτοῦ, आफ्नो,	εἰς मा	βλασφημίας निन्दा	πρὸς विरुद्ध	τὸν त्यो	Θεόν, परमेश्वरको,	
	<a href="#">G2532</a>	<a href="#">G0455</a>	<a href="#">G3588</a>	<a href="#">G4750</a>	<a href="#">G0846</a>	<a href="#">G1519</a>	<a href="#">G0988</a>	<a href="#">G4314</a>	<a href="#">G3588</a>	<a href="#">G2316</a>	
	βλασφημῆσαι निन्दा-गर्न	τὸ त्यो	ὄνομα नाम	αὐτοῦ, उहाँको,	καὶ अनि	τὴν त्यो	σκηνην वासस्थान	αὐτοῦ, उहाँको,	τοὺς तीलाई	ἐν मा	τῷ त्यो
	<a href="#">G0987</a>	<a href="#">G3588</a>	<a href="#">G3686</a>	<a href="#">G0846</a>	<a href="#">G2532</a>	<a href="#">G3588</a>	<a href="#">G4633</a>	<a href="#">G0846</a>	<a href="#">G3588</a>	<a href="#">G1722</a>	<a href="#">G3588</a>
	οὐρανῷ स्वर्गमा	σκηνοῦντας. बस्नेहरूलाई।									
	<a href="#">G3772</a>	<a href="#">G4637</a>									

त्यो पशुले परमेश्वरको पक्षमा नराम्रा कुरा भन्नलाई मुख उघायो। त्यो पशुले परमेश्वरको नाउँको विरुद्ध, त्यो स्थानको विरुद्ध जहाँ परमेश्वर बस्नु हुन्छ अनि ती सबै, जो स्वर्गमा बस्छन् उनीहरूको विरुद्ध कुरा गर्यो।

7	καὶ अनि	ἐδόθη दिइयो	αὐτῷ त्यसलाई	ποιῆσαι गर्न	πόλεμον युद्ध	μετὰ सँग	τῶν ती	ἀγίων, पवित्रजनहरू,	καὶ अनि	νικῆσαι जित्न	αὐτούς; तिनीहरूलाई;	
	<a href="#">G2532</a>	<a href="#">G1325</a>	<a href="#">G0846</a>	<a href="#">G4160</a>	<a href="#">G4171</a>	<a href="#">G3326</a>	<a href="#">G3588</a>	<a href="#">G0040</a>	<a href="#">G2532</a>	<a href="#">G3528</a>	<a href="#">G0846</a>	
	καὶ अनि	ἐδόθη दिइयो	αὐτῷ त्यसलाई	ἐξουσία अधिकार	ἐπὶ माथि	πᾶσαν हरेक	φυλὴν, कुल,	καὶ अनि	λαὸν जाति	καὶ अनि	γλῶσσαν, भाषा,	καὶ अनि
	<a href="#">G2532</a>	<a href="#">G1325</a>	<a href="#">G0846</a>	<a href="#">G1849</a>	<a href="#">G1909</a>	<a href="#">G3956</a>	<a href="#">G5443</a>	<a href="#">G2532</a>	<a href="#">G2992</a>	<a href="#">G2532</a>	<a href="#">G1100</a>	<a href="#">G2532</a>
	ἔθνος; राष्ट्र;											
	<a href="#">G1484</a>											

त्यो पशुलाई परमेश्वरको पवित्र मानिसहरूको विरुद्ध युद्ध गर्ने अनि उनीहरूलाई परास्त गर्ने शक्ति दिइएको थियो। त्यो पशुलाई हरेक जाति, वंश, भाषा अनि राष्ट्रमाथि अधिकार दिइएको थियो।

8	καὶ अनि <a href="#">G2532</a>	προσκυνήσουσιν पूजा-गर्नेछन् <a href="#">G4352</a>	αὐτὸν त्यसलाई <a href="#">G0846</a>	πάντες सबै <a href="#">G3956</a>	οἱ ती <a href="#">G3588</a>	κατοικοῦντες बस्नेहरू <a href="#">G2730</a>	ἐπὶ माथि <a href="#">G1909</a>	τῆς त्यो <a href="#">G3588</a>	γῆς, पृथ्वीका, <a href="#">G1093</a>	οὐ जसको <a href="#">G3739</a>	
	οὐ छैन <a href="#">G3756</a>	γέγραπται, लेखिएको, <a href="#">G1125</a>	τὸ त्यो <a href="#">G3588</a>	ὄνομα नाम <a href="#">G3686</a>	αὐτοῦ त्यसको <a href="#">G0846</a>	ἐν मा <a href="#">G1722</a>	τῷ त्यो <a href="#">G3588</a>	βιβλίῳ जीवनको-पुस्तकमा <a href="#">G0975</a>	τῆς त्यो <a href="#">G3588</a>	ζωῆς जीवनको <a href="#">G2222</a>	τοῦ त्यो <a href="#">G3588</a>
	Ἄρνιου थुमाको <a href="#">G0721</a>	τοῦ जो <a href="#">G3588</a>	ἐσφαγμένου, मारिएको, <a href="#">G4969</a>	ἀπὸ देखि <a href="#">G0575</a>	καταβολῆς सृष्टिको-आरम्भ <a href="#">G2602</a>	κόσμου. संसारको। <a href="#">G2889</a>					

समस्त मानिसहरू जो पृथ्वीमा बस्छन्, त्यो पशुको पूजा गर्नेछन्, अर्थात् तिनीहरूले, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्तकमा लेखिएको छैन।

9	Εἰ यदि <a href="#">G1487</a>	τις कसैसँग <a href="#">G5100</a>	ἔχει छ <a href="#">G2192</a>	οὖς, कान, <a href="#">G3775</a>	ἀκουσάτω. सुनोस्। <a href="#">G0191</a>
---	------------------------------------	--	------------------------------------	---------------------------------------	---

यदि कुनै मानिसको कान छ भने त्यसले सुनोस्:

10	εἰ यदि <a href="#">G1487</a>	τις कोही <a href="#">G5100</a>	εἰς मा <a href="#">G1519</a>	αἰχμαλωσίαν कैद-तिर <a href="#">G0161</a>	εἰς मा <a href="#">G1519</a>	αἰχμαλωσίαν कैदमा <a href="#">G0161</a>	ὑπάγει; जान्छ; <a href="#">G5217</a>	εἰ यदि <a href="#">G1487</a>	τις कसैले <a href="#">G5100</a>	ἐν ले <a href="#">G1722</a>	
	μαχαίρῃ तरवारले <a href="#">G3162</a>	ἀποκτανθῆναι, मार्नुपर्छ, <a href="#">G0615</a>	καὶ त्यो <a href="#">G3588</a>	πίστις विश्वास <a href="#">G4102</a>	τῶν ती <a href="#">G3588</a>	ἀγίων. पवित्रजनहरूको। <a href="#">G0040</a>	μαχαίρῃ तरवारले <a href="#">G3162</a>	ἀποκτανθῆναι. मार्नुपर्छ। <a href="#">G0615</a>	ἽΩδέ यहाँ <a href="#">G5602</a>	ἐστὶν छ <a href="#">G1510</a>	ἢ त्यो <a href="#">G3588</a>
	ὑπομονῆ धैर्य <a href="#">G5281</a>	καὶ अनि <a href="#">G2532</a>	ἢ त्यो <a href="#">G3588</a>	πίστις विश्वास <a href="#">G4102</a>	τῶν ती <a href="#">G3588</a>	ἀγίων. पवित्रजनहरूको। <a href="#">G0040</a>					

कुनै मानिस यदि कैदी हुनु छ भने, तब त्यो मानिस कैदी हुने नै छ। कुनै मानिस तरवारले मारिनु पर्छ भने, त्यो मानिस तरवारले नै मारिनेछ। यसको मतलब यो हो कि परमेश्वरको पवित्र मानिसहरूसँग धैर्य र विश्वास हुनुपर्छ।

11	Καὶ अनि <a href="#">G2532</a>	εἶδον देखें <a href="#">G3708</a>	ἄλλο अर्को <a href="#">G0243</a>	θηρίον पशु <a href="#">G2342</a>	ἀναβαῖνον उठिरहेको <a href="#">G0305</a>	ἐκ बाट <a href="#">G1537</a>	τῆς त्यो <a href="#">G3588</a>	γῆς, पृथ्वीबाट, <a href="#">G1093</a>	καὶ अनि <a href="#">G2532</a>	εἶχεν थियो-त्यसको <a href="#">G2192</a>	κέρατα सिङहरू <a href="#">G2768</a>	
	δύο दुईवटा <a href="#">G1417</a>	ὅμοια जस्तो <a href="#">G3664</a>	ἄρνιῳ, थुमाको, <a href="#">G0721</a>	καὶ अनि <a href="#">G2532</a>	ἐλάλει बोल्थ्यो <a href="#">G2980</a>	ὡς जस्तो <a href="#">G5613</a>	δράκων; अजिङ्गर; <a href="#">G1404</a>					

त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेंडाको पाठाको जस्तो दुईवटा सिङ्ग थियो, तर त्यो विशाल सर्प झैँ कुरा गर्थ्यो।

12	καὶ अनि <a href="#">G2532</a>	τὴν त्यो <a href="#">G3588</a>	ἐξουσίαν अधिकार <a href="#">G1849</a>	τοῦ त्यो <a href="#">G3588</a>	πρώτου पहिलो <a href="#">G4413</a>	θηρίου पशुको <a href="#">G2342</a>	πᾶσαν सबै <a href="#">G3956</a>	ποιεῖ प्रयोग-गर्छ <a href="#">G4160</a>	ἐνώπιον सामु <a href="#">G1799</a>	αὐτοῦ, त्यसको, <a href="#">G0846</a>	καὶ अनि <a href="#">G2532</a>
	ποιεῖ लगाउँछ <a href="#">G4160</a>	τὴν त्यो <a href="#">G3588</a>	γῆν पृथ्वी <a href="#">G1093</a>	καὶ अनि <a href="#">G2532</a>	τοὺς तीलाई <a href="#">G3588</a>	ἐν मा <a href="#">G1722</a>	αὐτῇ त्यसमा <a href="#">G0846</a>	κατοικοῦντας, बस्नेहरूलाई, <a href="#">G2730</a>	ἵνα ताकि <a href="#">G2443</a>	προσκυνήσουσιν पूजा-गरून् <a href="#">G4352</a>	τὸ त्यो <a href="#">G3588</a>
	θηρίον पशु <a href="#">G2342</a>	τὸ त्यो <a href="#">G3588</a>	πρώτον, पहिलो, <a href="#">G4413</a>	οὐ जसको <a href="#">G3739</a>	ἐθεραπεύθη निको-भयो <a href="#">G2323</a>	ἢ त्यो <a href="#">G3588</a>	πληγῇ घाउ <a href="#">G4127</a>	τοῦ त्यो <a href="#">G3588</a>	θανάτου मृत्युको <a href="#">G2288</a>	αὐτοῦ. त्यसको। <a href="#">G0846</a>	

यो पशु पहिलेको पशु अघि उभिन्छ । अनि पहिलो पशु जस्तै शक्तिको उपयोग गर्छ। त्यसले यो शक्ति पृथ्वीमा बस्ने सबै मानिसहरूलाई पहिलो पशुको पूजा गराउनुमा उपयोग गर्छ। त्यो पहिलो पशु त्यो पशु हो जसको टाउकोमा मृत्यु तुल्य डरलाग्दो घाउ निको भएको थियो।

13 καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα καὶ πῦρ ποιῆ ἐκ τοῦ οὐρανοῦ  
 अनि गर्छ चिन्हहरू ठूला, ताकि नै आगो पार्छ बाट त्यो स्वर्गबाट  
[G2532](#) [G4160](#) [G4592](#) [G3173](#) [G2443](#) [G2532](#) [G4442](#) [G4160](#) [G1537](#) [G3588](#) [G3772](#)

καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων.  
 ओर्लन मा त्यो पृथ्वीमा सामु ती मानिसहरूको।  
[G2597](#) [G1519](#) [G3588](#) [G1093](#) [G1799](#) [G3588](#) [G0444](#)

यो दोस्रो पशुले महान् चमत्कारहरू गर्छ। मानिसहरूको आँखा अघि स्वर्गबाट आगो पृथ्वीमा झर्न लाग्यो।

14 καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, διὰ τὰ σημεῖα ἃ  
 अनि भर्माउँछ तीलाई बस्नेहरूलाई माथि त्यो पृथ्वीका, द्वारा ती चिन्हहरू जुन  
[G2532](#) [G4105](#) [G3588](#) [G2730](#) [G1909](#) [G3588](#) [G1093](#) [G1223](#) [G3588](#) [G4592](#) [G3739](#)

ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ  
 दिइएको-थियो त्यसलाई गर्न सामु त्यो पशुको, भन्दै तीलाई बस्नेहरूलाई माथि  
[G1325](#) [G0846](#) [G4160](#) [G1799](#) [G3588](#) [G2342](#) [G3004](#) [G3588](#) [G2730](#) [G1909](#)

τῆς γῆς, ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ὃς ἔχει τὴν πληγὴν τῆς  
 त्यो पृथ्वीका, बनाउन मूर्ति त्यो पशुको, जसलाई छ त्यो घाउ त्यो  
[G3588](#) [G1093](#) [G4160](#) [G1504](#) [G3588](#) [G2342](#) [G3739](#) [G2192](#) [G3588](#) [G4127](#) [G3588](#)

μαχαίρης, καὶ ἔζησεν.  
 तरवारको, अनि बाँच्यो।  
[G3162](#) [G2532](#) [G2198](#)

त्यो दोस्रो पशुले उसलाई दिइएको शक्ति प्रयोग गरेर पृथ्वीमा बस्ने मानिसहरूलाई धोका दिन्छ। त्यसले यी चमत्कारहरू पहिलो पशुको सेवाको निम्ति गर्छ। दोस्रो पशुले पहिलो पशुलाई सम्मान गर्नका निम्ति मानिसहरूलाई एउटा मूर्ति बनाउने आदेश दियो। यो त्यो पशु हो जसलाई तरवारको चोट लागेको थियो, तर मरेन।

15 καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ  
 अनि दिइयो त्यसलाई दिन सास त्यो मूर्तिलाई त्यो पशुको, ताकि नै  
[G2532](#) [G1325](#) [G0846](#) [G1325](#) [G4151](#) [G3588](#) [G1504](#) [G3588](#) [G2342](#) [G2443](#) [G2532](#)

λαλήσῃ ἢ εἰκῶν τοῦ θηρίου, καὶ ποιήσῃ ἵνα ὅσοι ἐὰν μὴ  
 बोलोस् त्यो मूर्तिले त्यो पशुको, अनि लगाओस् ताकि जतिले पनि न  
[G2980](#) [G3588](#) [G1504](#) [G3588](#) [G2342](#) [G2532](#) [G4160](#) [G2443](#) [G3745](#) [G1437](#) [G3361](#)

προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου, ἀποκτανθῶσιν.  
 पूजा-गरून् त्यो मूर्तिलाई त्यो पशुको, मारिऊन्।  
[G4352](#) [G3588](#) [G1504](#) [G3588](#) [G2342](#) [G0615](#)

त्यो दोस्रो पशुलाई त्यो पहिलो पशुको मूर्ति जीवित तुल्याउने शक्ति दिइएको थियो। तब त्यो मूर्ति बोल्न सक्थ्यो अनि त्यसलाई पूजा-गर्ने सबैलाई मार्ने आदेश दिन सक्थ्यो।

16 καὶ ποιεῖ πάντας τοὺς μικροὺς, καὶ τοὺς μεγάλους; καὶ τοὺς πλουσίους,  
 अनि लगाउँछ सबैलाई तीलाई साना, अनि तीलाई ठूला; अनि तीलाई धनी,  
[G2532](#) [G4160](#) [G3956](#) [G3588](#) [G3398](#) [G2532](#) [G3588](#) [G3173](#) [G2532](#) [G3588](#) [G4145](#)

καὶ τοὺς πτωχοὺς; καὶ τοὺς ἐλευθέρους, καὶ τοὺς δούλους; ἵνα δῶσιν  
 अनि तीलाई गरिब; अनि तीलाई स्वतन्त्र, अनि तीलाई दास; ताकि दिऊन्  
[G2532](#) [G3588](#) [G4434](#) [G2532](#) [G3588](#) [G1658](#) [G2532](#) [G3588](#) [G1401](#) [G2443](#) [G1325](#)

αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἢ ἐπὶ τὸ  
 तिनीहरूलाई छाप माथि त्यो हात तिनीहरूको त्यो दाहिनी, वा माथि त्यो  
[G0846](#) [G5480](#) [G1909](#) [G3588](#) [G5495](#) [G0846](#) [G3588](#) [G1188](#) [G2228](#) [G1909](#) [G3588](#)

μέτωπον αὐτῶν;  
 निधार तिनीहरूको;  
[G3359](#) [G0846](#)

त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरूलाई तिनीहरूको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो।

17 καὶ ἵνα μὴ τις δύνηται ἀγοράσαι ἢ πωλῆσαι, εἰ μὴ ὁ ἔχων  
 अनि ताकि न कसैले सकोस् किन्न वा बेच, बाहेक न त्यो भएको  
[G2532](#) [G2443](#) [G3361](#) [G5100](#) [G1410](#) [G0059](#) [G2228](#) [G4453](#) [G1487](#) [G3361](#) [G3588](#) [G2192](#)

τὸ χάραγμα -- τὸ ὄνομα τοῦ θηρίου, ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος  
 त्यो छाप — त्यो नाम त्यो पशुको, वा त्यो सङ्ख्या त्यो नामको  
[G3588](#) [G5480](#) [G3588](#) [G3686](#) [G3588](#) [G2342](#) [G2228](#) [G3588](#) [G0706](#) [G3588](#) [G3686](#)

αὐτοῦ.

त्यसको।

[G0846](#)

यो चिन्ह भएका मानिसहरु बाहेक कसैले केही पनि किन्न वा बेचन सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो।

18 ἴδτε ἡ σοφία ἐστίν. ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ  
 यहाँ त्यो बुद्धि छ। जससँग छ समझ गणना-गरोस् त्यो सङ्ख्या त्यो  
[G5602](#) [G3588](#) [G4678](#) [G1510](#) [G3588](#) [G2192](#) [G3563](#) [G5585](#) [G3588](#) [G0706](#) [G3588](#)

θηρίου: ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν; καὶ ὁ ἀριθμὸς αὐτοῦ, ἑξακόσιοι  
 पशुको: सङ्ख्या किनकि मानिसको हो; अनि त्यो सङ्ख्या त्यसको, छ-सय  
[G2342](#) [G0706](#) [G1063](#) [G0444](#) [G1510](#) [G2532](#) [G3588](#) [G0706](#) [G0846](#) [G1812](#)

ἑξήκοντα ἑξ.

साठी छ।

[G1835](#) [G1803](#)

कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।